



महामारी बेरोजगारी सम्बन्धी सहायता

महामारी बेरोजगारी सम्बन्धी सहायता (PUA) भनेको के हो?

महामारी बेरोजगारी सम्बन्धी सहायता (PUA) भनेको नयाँ संघीय कार्यक्रम हो जुन कोरोनाभाइरसको सहायता, राहत र आर्थिक सुरक्षा (CARES) ऐनको हिस्सा हो। PUA ले कोरोनाभाइरसको महामारीको कारणले काम गर्न नसकेका तर परम्परागत बेरोजगार बीमा (UI) को लागि योग्य नभएका अमेरिकी वासीहरूको लागि वित्तीय सहायता उपलब्ध गराउँछ।

कसले आवेदन दिनुपर्छ?

तपाईं कोरोनाभाइरसको महामारीको कारणले काम गर्न सक्नुभएको छैन र निम्नमध्ये कुनै पनि कुरा तपाईंलाई लागू हुन्छ भने तपाईंले आवेदन दिनुपर्छ:

- स्वयं-रोजगार न्यू योर्क वासीहरू;
- स्वतन्त्र ठेकेदार;
- एप-आधारित कम्पनीको लागि काम गरेका न्यू योर्क वासीहरू (जस्तै, "गिग कर्मचारीहरू")
- किसानहरू;
- COVID-19 ले निदान भएका वा COVID-19 का लक्षणहरू देखिएका र निदान खोजिरहेका व्यक्तिहरू;
- COVID-19 ले निदान भएका घरका सदस्यहरूसँग बस्ने व्यक्तिहरू;
- COVID-19 ले निदान भएको परिवार वा घरको सदस्यको लागि स्याहार उपलब्ध गराउने व्यक्तिहरू;
- COVID-19 को कारणले विद्यालय वा अन्य सुविधामा उपस्थित हुन असक्षम भएको बच्चाको लागि प्राथमिक स्याहारकर्ता;
- नियुक्त गरिएको क्वारेन्टाइन वा COVID-19 को कारणले स्वयं-क्वारेन्टाइन भएका चिकित्सा प्रदायकद्वारा उनीहरूलाई सुझाव गरिएको हुनाले उनीहरूको रोजगारीको स्थानमा पुग्न नसक्ने व्यक्तिहरू;
- COVID-19 को निष्पक्ष नतिजाको रूपमा उनीहरूको कार्यस्थलमा पुग्न नसक्ने नयाँ रोजगारी सुरु गर्न तालिकाबद्ध गरिएका व्यक्तिहरू;
- COVID-19 ले गर्दा उनीहरूको घरको प्रमुख व्यक्तिको मृत्युको कारणले मुख्य पालनकर्ता भएका व्यक्तिहरू;
- COVID-19 को निष्पक्ष नतिजाको रूपमा आफ्नो जागिर छोड्ने व्यक्तिहरू;
- COVID-19 को निष्पक्ष नतिजाको रूपमा बन्द भएको व्यक्तिहरूको रोजगारीको स्थान;
- अपर्याप्त कार्य इतिहास र COVID-19 द्वारा प्रभावित भएका व्यक्तिहरू;
- अन्यथा नियमित वा विस्तारित UI लाभहरूको लागि योग्य नभएका र COVID-19 द्वारा प्रभावित भएका न्यू योर्क वासीहरू। योग्यता बारे थप जानकारीको लागि, यहाँ क्लिक गर्नुहोस्।

मैले के प्राप्त गर्नेछु?

तपाईं PUA को लागि योग्य हुनुभएमा, तपाईंको लाभको दर तपाईंको वर्तमान आर्जनमा आधारित हुनेछ। तपाईंले 7/26/2020 सम्म प्रति हप्ता थप \$600 पनि प्राप्त गर्नुहुनेछ।

मैले कसरी आवेदन दिन सक्छु?

DOL ले न्यू योर्क वासीहरूलाई उनीहरूको योग्यताको आधारमा, परम्परागत UI वा PUA को लागि आवेदन दिन अनुमति दिने अघावधिक, स्ट्रिमलाइन गरिएको अनलाइन आवेदन लन्च गरेको छ। तपाईंले PUA को लागि छुट्टै आवेदन पूरा गर्नु पर्दैन।

आवेदन दिने उत्कृष्ट तरिका भनेको अनलाइनबाट हो:

- unemployment.labor.ny.gov मा जानुहोस्
- आवेदनले तपाईंले — UI वा PUA — कुन कार्यक्रमको लागि आवेदन दिनुपर्छ भन्ने कुरा निर्धारण गर्नेछ र त्यसपछि तपाईंलाई कार्यक्रम-विशेष प्रश्नहरूको जवाफ दिन प्रोम्प्ट गर्नेछ
- DOL ले तपाईंको आवेदन प्रक्रिया गर्नेछ र कुनै थप जानकारी आवश्यक परेमा सम्पर्क गर्नेछ

तपाईं अनलाइन आवेदन दिन सक्नुहुन्न भने, तपाईंले फोनबाट आवेदन दिन सक्नुहुन्छ:

- 1-888-209-8124 मा फोन गर्नुहोस्
- आवेदन दिनको लागि स्वचालित फोन प्रणाली प्रयोग गर्नुहोस्
- DOL ले तपाईंको आवेदन प्रक्रिया गर्नेछ र कुनै थप जानकारी आवश्यक परेमा सम्पर्क गर्नेछ

मैले PUA को लागि पहिले नै आवेदन दिएको छु भने के हुन्छ?

- तपाईंले PUA को लागि पहिले नै आवेदन दिनुभएको छ भने, तपाईंले कुनै कदम चाल्नुपर्दैन
- DOL लाई थप जानकारी आवश्यक परेमा, एकजना प्रतिनिधिले तपाईंलाई सम्पर्क गर्नुहुनेछ

मैले आवेदन पेश गरे तर यसको स्थिति बारे अनिश्चित छु भने मैले के गर्नुपर्छ?

तपाईंले DOL वेबसाइटमा आफ्नो NY.Gov खातामा लग्न गरेर आफ्नो दावीको स्थिति हेर्न सक्नुहुन्छ। तपाईंले यो अझै विचाराधीन भएको देख्नुभएमा, कुनै कदम चाल्न आवश्यक छैन; हामीले जति सक्दो छिटो तपाईंको दावी प्रक्रिया गर्नको लागि हप्ताको सात दिन काम गर्ने हजारौं DOL का प्रतिनिधिहरू थपेका छौं।